



# बर्जु गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

अगाडिपिच्छा सुनसरी  
प्रदेश नं. १ नेपाल

प.सं: ०७६/०७७

च.नं:

सेनिटरी प्याड खरिद सम्बन्धि शिलबन्दी दरभाउपत्र आव्हानको सुचना ।

प्रथम पटक प्रकाशित मिति :- २०७७/०२/२७

यस कार्यालय लाई आ.व.२०७६/०७७ मा सामुदायिक विद्यालयका छात्राहरूलाई नि:शुल्क वितरणको लागि सेनिटरी प्याड खरिद गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक फर्म,संस्था,सप्लायर्स वा कम्पनीबाट देहाय वमोजिमको शर्तको अधिनमा रही रितपूर्वकको शिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

- ईच्छुक खुला दरभाउपत्र दाताहरूले शिलबन्दी दरभाउपत्र दस्तुर वापत तपशिलमा उल्लेख भए बमोजिमको धरौटीरकम वुझाइ आ.व.०७७/०७६ को लागी नविकरण गरिएको इजाजत पत्र,स्थायीलेखा दर्ता प्रमाणपत्र,मूल्य अभिवृद्धी कर दर्ता प्रमाणपत्र र आ.व.०७७/०७६ सम्मको करचुक्ता प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपी पेश गरी कार्यालय समयभित्र यस कार्यालयबाट सम्बन्धित फर्म,संस्था,सप्लायर्स वा कम्पनीको अधिकार प्राप्त प्रतिनिधिले यसै गाउँपालिकाको कार्यालयबाट शिलबन्दी दरभाउपत्र सम्बन्धि कागजातहरू खरिद गर्न सक्नेछन ।
- दरभाउपत्र फारमदस्तुर रु.१००० (फिर्ता नहुने गरी) यस कार्यालयमा जम्मा गरी सक्कल नगदी रसिद आवश्यक कागजात साथ संलग्न गरी प्रथम पटक सुचना प्रकाशित भएका मितिले १५ औं दिन २०७७/०३/१० गते कार्यालय समयभित्र फारम खरिद गरी सक्नुपर्ने छ र खरिद भएका शिलबन्दी दरभाउपत्र प्रथम पटक प्रकाशित मितिले १६ औं दिनको ठिक ०२:०० बजे शिलबन्दी दरभाउपत्रदाता वा नीजको आधिकारीक प्रतिनिधिहरू र कार्यालयका अधिकार प्राप्त प्रतिनिधिहरूको रोहोवरमा यस कार्यालयमा खोलिने छ । शिलबन्दी दरभाउपत्रदाता वा नीजको प्रतिनिधिहरूको रोहोवरमा यस कार्यालयमा खोलिने छ । शिलबन्दी दरभाउपत्रदाता वा नीजको प्रतिनिधिहरूको अनुपस्थितिमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
- शिलबन्दी दरभाउपत्र साथ जमानत कागजात खरिद गर्ने तथा दाखिला गर्ने अन्तिम दिन सार्वजनिक परेमा त्यसको भोलीपल्ट कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिने छ ।
- शिलबन्दी दरभाउपत्र साथ जमानत वापत उल्लेख भएको रकम यस कार्यालयको NIC ACIA बैंकमा रहेको गाउँपालिकाको धरौटी खाता नं 243CA50017628005 मा जम्मा गरी सक्कलै बैंक भौचर अनिवार्य रूपले पेश गर्नु पर्नेछ वा मान्यता प्राप्त "क" वर्गको बैंकले यस कार्यालयको नाममा जारी गरेको नियमानुसारको बैंक जमानत पेश गर्नु पर्नेछ ।
- बिल अफ क्वान्टिटि,स्पेशिफिकेशन,समावेश भएका शिलबन्दी दरभाउपत्र सम्बन्धि कागजातहरू यस कार्यालयबाट उपलब्ध गराइने छ । यो सुचना तथा शिलबन्दी दरभाउपत्र सम्बन्धि कागजातहरूमा उल्लेख भएका शर्त वमोजिम प्राप्त नभएका शिलबन्दी दरभाउपत्र माथी कार्यालयले कुनै कारवाही गर्ने छैन ।
- शिलबन्दी दरभाउपत्र शर्त सहित भएको,केरमेट नभएको र कार्यालयले उपलब्ध गराएको बोलपत्र पुस्तिकामा कुनै थपघट वा द्रष्टव्य नलेखेको हुनु पर्नेछ । समयभित्र प्राप्त नभएका,रित नपुगेका,रित नपुगेका,सुचना शर्तहरू विपरित भएको बोलपत्र माथि कारवाही हुने छैन ।
- शिलबन्दी दरभाउपत्र सम्बन्धि कागजातहरूको प्रत्येक पानामा शिलबन्दी दरभाउपत्र दाताहरूले दस्तखत गरी फर्मको छाप लगाउनु पर्ने छ । शिलबन्दी दरभाउपत्र प्रत्येक आईटम दररेट (भ्याट वाहेको) अंक र अक्षरमा वुझिनेगरी उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ । केरमेट भएकोमा स्पष्ट सँग दस्तखत भएको हुनु पर्ने छ ।
- एक फर्मको नाममा खरिद भएको शिलबन्दी दरभाउपत्र अर्को फर्मको नाममा दाखिला गर्न पाइने छैन ।
- नक्कली कागजात पेश गरी वा मिलेमतो गरी दरभाउपत्रमा भाग लिएको पाइएमा त्यस्ता शिलबन्दी दरभाउपत्र रद्द गरी कालो सुचीमा समावेश गर्न सम्बन्धित निकायमा सिफारिस गरिने छ ।
- शिलबन्दी दरभाउपत्र खरिदकर्ताले सार्वजनिक खरिद कार्यमा भाग लिन अयोग्य नभएको,प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको स्व.घोषणा अनिवार्य रूपमा शिलबन्दी दरभाउपत्र साथ पेश गर्नु पर्नेछ ।
- शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने,नगर्ने सम्पूर्ण अधिकार कार्यालयमा निहित रहने छ ।
- यस सम्बन्धि थप अन्य कुराको बुझ्न आवश्यक परेमा यस कार्यालयमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिने छ ।
- यस सुचनामा उल्लेख नभएका कुराहरू सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४,र अन्य प्रचलित नियम कानुन अनुसार हुनेछ ।

ठेक्का नं	कामको विवरण	धरौटी वापतको रकम	दरभाउपत्र खरिद दस्तुर ( फिर्ता नहुने )
(शिक्षा) १/०७६-०७७	सेनेटरी प्याड खरिद	३४०००।-	१०००।-

प्रमुख प्रशासकिय अधिकृत